



रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
Reliable Nepal Life Insurance Limited

प्रधान कार्यालय, ज्ञानेश्वर, काठमाडौं
फोन नं. ०१-४४२३६१८, ४४२३६३०, फ्याक्स नं. ०१-४४२३६५७
E-mail: info@reliablelife.com.np, Website : www.reliablelife.com.np

आर्थिक वर्ष २०७७।७८ को प्रथम त्रैमासिक (असोज मसान्त सम्मको)
वित्तिय विवरण

(रकम रु. लाखमा)				
क्र. सं.	विवरण	वासलात		
		लेखापरिक्षण नभएको	लेखापरिक्षण नभएको	लेखापरिक्षण नभएको
		यस त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो वा.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	३६,७८६.१४	३२,६७८.२३	२६,२३९.०१
१.१	चुक्ता ढुङ्गी	१४,०००.००	१४,०००.००	१४,०००.००
१.२	जगेडा तथा कोष	६,९९५.०६	६,४०१.९३	४,९९५.४७
१.३	जीवन बीमा कोष	१५,१५२.५०	११,७०३.६१	७,११८.७१
१.४	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
१.५	महा-विपत्ती जगेडा	६३८.५९	५७२.६८	१२४.८४
२	उपयोग (२.१ देखि २.६ सम्म)	३६,७८६.१४	३२,६७८.२३	२६,२३९.०१
२.१	स्थिर सम्पत्ति (खुद)	७५६.५८	७७६.२६	८२८.६१
२.२	दिर्घकालिन लगानी तथा कर्जा	२०,८२५.००	१८,१४८.५१	१४,६६९.१७
२.३	बीमालेखको धितोमा कर्जा	२००.७९	११२.९९	१८.०३
२.४	खुद चालु सम्पत्ति (३)-(४)	१५,००३.७७	१३,६४०.४६	१०,७२३.२०
२.५	अपलेखन वा समायोजन हुन बाँकि विविध खर्च			
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान			
	खुद चालु सम्पत्तिको विवरण			
३	चालु सम्पत्ति कर्जा तथा पेरिकहरु (३.१ देखि ३.३ सम्म)	२३,००४.७४	२३,२५१.५२	१८,२३८.४०
३.१	नगद तथा बैंक मौज्दात	६१५.२५	४००.२८	२,२१७.७०
३.२	अल्पकालिन लगानी तथा कर्जा	१८,०५०.५०	१७,४११.५०	१४,०३१.५०
३.३	अन्य सम्पत्ति	४,३३८.९९	५,४३९.७४	१,९८९.२०
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	८,०००.९७	९,६११.०६	७,५१५.२१
४.१	चालु दायित्व	२,७०९.३९	३,२०९.८१	२,६७४.७७
४.२	असमाप्त जोखिम वापत व्यवस्था	५,१६९.९७	६,२९६.८०	४,७५५.००
४.३	भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	-	-	-
४.४	अन्य व्यवस्था	१२१.६१	१०४.४५	८५.४४
नाफा नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	७८१.२३	२,६६८.०९	६८१.३५
१.१	आय व्यय हिसावबाट सारेको	५६४.८९	१,०६६.६५	२५०.४७
१.२	जीवन बीमा कोषबाट सारेको			
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	२१६.३४	१,६०१.४५	४३०.८८
१.४	व्यवस्था फिर्ता			
१.५	अन्य आम्दानी			
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८ सम्म)	१२२.२०	५२४.१६	१००.१६
२.१	व्यवस्थापन खर्च	५६.३०	३०९.७७	४२.०५
२.२	अपलेखन खर्च			
२.३	अन्य खर्चहरु			
२.४	नोक्सानीको लागि व्यवस्था	-	-	-
२.५	कर्मचारी आवास व्यवस्था			
२.६	कर्मचारी बोनस व्यवस्था	६५.९०	२१४.३९	५८.१२
२.७	समायोजित आयकर			
२.८	जीवन बीमा कोषमा सारेको			
	खुद नाफा/(नोक्सान)=(१-२)	६५९.०३	२,१४३.९३	५८१.१९
एकिकृत आय व्यय हिसाब				
१	आय (१.१ -१.७ सम्म)	१२,४५५.३४	२१,९६९.११	८,१८७.३५
१.१	बीमा शुल्क (खुद)	५,४६३.९१	१५,७३८.१८	३,८७६.०४
१.२	पुर्नबीमा कमिशन आय			
१.३	लगानी, कर्जा तथा अन्य बाट आय	६९४.३५	१,६४६.७१	२१६.६७
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	०.२८	५.३८	
१.५	अन्य प्रत्यक्ष आय	-	-	-
१.६	बर्षको शुरूको भुक्तानी हुन बाँकि दावी वापत व्यवस्था			
१.७	बर्षको शुरूको असमाप्त जोखिम वापत व्यवस्था	६,२९६.८०	४,५७८.८५	४,०९४.६४
२	व्यय (२.१ -२.१० सम्म)	८,४४५.९६	१४,८१९.७७	६,४३९.०८
२.१	दावी भुक्तानी (खुद)	१,९१५.२९	३,०३९.८७	६२३.७१
२.२	अभिकर्ता कमिशन	७९२.१६	२,५१८.८८	६४०.५६
२.३	स्वास्थ्य परिक्षण शुल्क	९.१९	१८.९०	२.६४
२.४	पुर्नबीमा कमिशन खर्च			
२.५	सेवा शुल्क (खुद)	५४.६४	१५७.३८	३८.७६
२.६	अन्य प्रत्यक्ष खर्च			
२.७	व्यवस्थापन खर्च	५०४.७१	२,७८७.९४	३७८.४१
२.८	आयकर			
२.९	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकि दावी वापत व्यवस्था	-	-	-
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था	५,१६९.९७	६,२९६.८०	४,७५५.००
३	बचत (१-२)	४,००९.३८	७,१४९.३४	१,७४८.२७
३.१	जीवन बीमाकोषमा सारेको	३,४४८.८९	६,०८२.७०	१,४९७.७९
३.२	नाफा नोक्सान हिसावमा सारेको	५६४.८९	१,०६६.६५	२५०.४७
अन्य विवरण				
१	बीमा शुल्क आर्जन कूल रकम (रु. हजारमा) हालसम्म	३,९५२,३७७।१०	३,३९४,९१६।१५	२,१८२,७४०।४५
२	बीमा शुल्क आर्जन कूल रकम (रु. हजारमा) यस आ.व.मा	५५७,४६०।९५	१,६०३,३३८।१३	३९१,१६२।४३
३	कूल कायम रहेको बीमालेखको संख्या	२,२०९,३६९।००	१,७५१,४५५।००	१,१३३,६२३।००
४	घोषित मुनाफा (बोनसको दर)			
५	अन्तरिम मुनाफा (बोनसको दर)			
६	कूल दाबी भुक्तानी रकम (रु. हजारमा)	१९१,५२८।८६	३०३,९८७।१५	१८६,९५३।६१
७	कूल दाबी भुक्तानी संख्यामा	१,७५९।००	३,२०७।००	१,२८७।००
८	भुक्तानी हुन बाँकी रकम (रु. हजारमा)	-	-	-
९	भुक्तानी हुन बाँकी संख्या	-	-	-
१०	प्रति शेयर आम्दानी (वार्षिकीकरण)	१८.८३	१५.३१	१६.६१
११	प्रति शेयर नेटवर्थ	१५४.५३	१४९.८२	१३६.५७
१२	प्रति शेयर कूल सम्पत्तिको मूल्य	३१९.९१	३०२.०७	२४१.१०
* त्रैमासिकको वित्तिय विवरणमा उल्लेख गरिएका विवरण लेखापरिक्षण, विमाङ्ककीय मुल्याङ्कन तथा नियमक निकायको निर्देशन पश्चात हेरफेर हुन सक्ने ।				

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (२) संग सम्बन्धित

- १) वित्तीय विवरण
- क) आ.व. २०७७/७८को प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसैसाथ प्रकाशित गरिएको छ ।
- ख) प्रमुख वित्तीय अनुपातहरु कम्पनीले सर्वसाधारणका लागि शेयर जारी नगरेका कारणले विवरण नभएको ।
- २) व्यवस्थापकिय विरलेषण
- क) यस अवधिमा कम्पनीको कुल बीमा शुल्क रु.५५.७५ करोड रहेको छ ।
- ख) यस त्रैमासिक अवधिमा कम्पनीले सन्तोषजनक व्यापार गर्न सफल भएको छ र कम्पनीको वित्तीय स्थिती सबल रहेको छ ।
३. कानूनी कारवाही सम्बन्धि विवरण : नभएको ।
४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विवरण : कम्पनीले सर्वसाधारणका लागि शेयर जारी नगरेकाकारणले विवरण नभएको ।
५. समस्या र चुनौतीहरु :
- जनमानसमा जीवन बीमा सम्बन्धि जानकारीमूलक शिक्षाको कमी, दक्ष जनशक्तिको कमी, लगानीको क्षेत्रको समिति तथा जीवन बीमा कम्पनीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरु रहेका छन् ।
६. संस्थागत सुशासन
- कम्पनीका कुशल व्यवस्थापन र प्रभावकारी संस्थागत सुशासनको कारण कम्पनीले स्थापनाको छोटो समयमा उल्लेखनिय सफलता हासिल गर्न सफल भएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहनुका साथै नियमक निकायबाट जारी भएका नीति निर्देशन तथा विद्यमान नियम कानुनहरुको पूर्ण पालना गरिएको छ ।
७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण
- आजका भित्तिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।